

# घरेलु आगलागी सुरक्षा तथ्यपत्र



Tasmania Fire Service

## भान्सा

खाना पकाउँदा बारम्बार नजर लगाउनुहोस्। तपाईं यताउता लाग्नुअघि आगोलाई निभाउनुहोस्।

### घरको आगलागी प्रायः भान्साबाट शुरु हुन्छ ।

भान्सामा आगो लाग्नुको सामान्य कारण चुलोमा खाना पकाउँदै गर्दा छोडेर जानु हो, त्यसैले खाना पकाउँदा ध्यान दिनुहोस् ।

- तेललाई ध्यानपूर्वक तताउनुहोस् र भाँडो वा प्यानमा धेरै नभर्नुहोस्।
- आगो लागेको भाँडो वा प्यान बोक्ने प्रयास कहिल्यै नगर्नुहोस्।
- भाँडो र प्यान ह्यान्डलहरू भित्रतिर घुमाउनुहोस्, अन्य तातो स्रोतहरूबाट टाढा राख्नुहोस् र बच्चाहरूको पहुँच बाहिर राख्नुहोस्।
- चिया तौलियाजस्ता चीजहरूलाई ओभनको ढोका ह्यान्डलहरूमा नझुन्ड्याउनुहोस्।
- स्टोभबाट ज्वलनशील सामग्रीहरू टाढा राख्नुहोस्।
- नियमित रूपमा तपाईंको टोस्टरबाट टुक्राहरू खाली गर्नुहोस्, र पर्दा वा ब्लाइन्डको नजिक टोस्टरलाई कहिले पनि नराख्नुहोस्।
- खाना पकाउँदा टम्म फिट हुने बाहुला भएका लुगा लगाउनुहोस्।
- यदि सुरक्षित हुन्छ भने भाँडा वा प्यानमा आगोलाई ओभाउन ढक्कन वा आगोको कम्बल प्रयोग गर्नुहोस्।
- स्टोभमा तेल वा बोसोको आगो निभाउन पानी, पीठो वा नून प्रयोग नगर्नुहोस्।
- घर छोड्नु वा सुत्नु अघि स्टोभ, कुकटप (चुलो), ओभन र अन्य तातो स्रोतहरू निभाएको छ कि छैन जाँच गर्नुहोस्।
- सधैं भान्सामा बच्चाहरूको सुपरिवेक्षण गर्नुहोस्।
- यदि तपाईंको घरमा आगो लाग्यो भने तुरुन्तै त्यसलाई छोड्नुहोस्।

**!** बाहिर रहनुहोस् र मद्दतको लागि तीन शून्य '000' मा फोन गर्नुहोस्।

घरभित्र ग्यास वा कोइलाको बारबेक्यू प्रयोग नगर्नुहोस्।



हरेक घरमा आगोको कम्बल हुनुपर्दछ।  
यदि तपाईंलाई त्यो सुरक्षित लाग्छ भने मात्र त्यसको प्रयोग गर्नुहोस्।



स्टोभको वरिपरि बोसो र तेलहरू जम्न नदिनुहोस्, किनकि तिनीहरूले आगो समात्न सक्छन्।